



त्रिवेणी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
सिम्तु खारानेटा, रूकुम (पश्चिम),
कर्णाली प्रदेश, नेपाल

त्रिवेणी गाउँपालिका स्थानीय राजपत्रमा प्रकाशित मिति: २०७५ श्रावण १४ गते ।

त्रिवेणी गाउँ कार्यपालिकाको बैठकको प्रेस नोट:

गाउँ कार्यपालिकाको मिति २०७५ श्रावण १३ गते सम्पन्न बैठकका प्रमुख निर्णयहरू

१. प्रकोप पिडितहरूलाई तारजाली वितरणका लागि मापदण्ड निर्माण गर्न चन्द्र बहादुर खडकाको संयोजकत्वमा ५ सदस्यस समिति गठन ।
२. गाउँ प्रहरीको व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माणका लागि गठन भएको समितिलाई मिति २०७५ श्रावण २५ गते भित्र मस्यौदा पेश गर्न निर्देशन दिने ।
३. त्रिवेणी गाउँपालिका अन्तर्गत गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, विषयगत कार्यालय/शाखा मा विगत देखि कार्यरत रहेका करार कर्मचारीहरू मध्ये करार सम्झौता नविकरणका लागि निवेदन पेश गर्नेहरूको करार सम्झौता नविकरण गर्ने ।
४. सब ईन्जिनियर: २ जना र कार्यालय सहयोगी २ जना करारमा राख्न बिज्ञापन गर्ने । स्थगित कार्यालय सहायक र अ.न.मि. पदको स्थगित परिक्षा पुनः सञ्चालन गर्ने। कम्प्युटर अपरेटर पदको पदपुर्ति सम्बन्धि सम्पूर्ण कार्यलाई खारेज गर्ने र दरखास्त दस्तुर फिर्ता गर्ने ।
५. त्रिवेणी गाउँपालिकाको गरिव घरपरिवार सुचिमा त्रुटिहरू दिखएकोले सच्याउनकालागी गरिव परिचय पत्र वितरण कार्यलाई गाउँ कार्यपालिकाको अर्को निर्णय नभए सम्मका लागि रोक्न ।
६. गाउँपालिकाको कर्मचारी संगठन संरचना र दरबन्दि संशोधन गरी स्विकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारीस गरि पठाउने ।
७. चालु आर्थिक वर्षमा योजनाहरू कार्यान्वयन गर्दा तपशिल बामोजिम गर्ने
 - क) बजेट कार्यान्वयनको चौमासीक कार्ययोजना तयार
 - ख) रु. ५ लाख देखि माथीका सबै योजनाहरू अनिवार्य रूपमा बोलपत्र/कोटेशन मार्फत कार्यान्वयन
 - ग) उपभोक्ता समितिहरूलाई अभिमुखिकरण तालीम र ब्रोसर तयार गर्ने,
८. गाउँपालिकाको आ.ब. २०७५/७६ को दर रेट को रूपमा जिल्ला दर रेट निर्धारण समिति रूकुम (पश्चिम) ले आ.ब. २०७५/७६ का लागि निर्धारण गरेको दर रेटलाई नै लागु गर्न अनुमोदन गर्ने ।
९. त्रिवेणी गाउँपालिकाको आर्थिक ऐन, २०७५ मा उल्लेखित कर को दर संशोधन सम्बन्धमा आगामी गाउँ कार्यपालिकाको बैठकमा थप छलफल गरि टुग्याउने निर्णय गरियो ।
१०. त्रिवेणी गाउँपालिका बाट निकासि/ पैठारी हुने विभिन्न बस्तुहरूको गाउँपालिकाको आर्थिक ऐन, २०७५ बमोजिकको कर राजश्व संकलन गर्ने कार्यलाई निजि क्षेत्रमार्फत बार्षिक न्यूनतम रु. ५ (पाँच) लाख ठेक्का मूल्य हुनेगरि ७ (सात) दिने ठेक्का सम्बन्धि सार्वजनिक सुचना प्रकाशित गर्ने ।
११. विविध,
 - क) गाउँपालिकाका पदाधिकारीको ड्रेषको निर्धारण गर्ने जिम्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिकाका प्रवक्तालाई दिने ।
 - ख) त्रिवेणी गाउँपालिका भित्र कार्यरत सबै NGOS, INGOS & GOS सँग मिति २०७५ साउन २७ गते अन्तर्क्रिया कार्यक्रम राख्ने ।

मिति २०७५ श्रावण १३ गते आईतबार ।